



प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
गण्डकी प्रदेश, पोखरा
पदपूर्ति सम्बन्धी सूचना



प्रथम पटक प्रकाशित मिति: २०७८/०१/१६

यस मन्त्रालय मातहतका प्रदेश भित्रका विभिन्न अस्पतालहरूमा भेन्टिलेटर सहितको आई.सी.यु र एच.डि.यु स्थापना तथा संचालन गर्नको लागि स्वीकृत भएको अस्थायी दरबन्दीमा तपशिल बमोजिमका सेवा समूहका पदमा अन्तर्वार्ता विधिबाट सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आव्हानका लागि सूचना प्रकाशित गरिएको छ ।

तपशिल:

नेपाल स्वास्थ्य सेवा

सि.नं	सूचना / वि.नं	पद	तह	सेवा/समूह	पद संख्या	न्यूनतम शैक्षिक योग्यता
१	३२/०७७-७८	कन्सल्टेन्ट एनेस्थेसीयोलोजीस्ट	९	स्वास्थ्य/एनेस्थेसीयोलोजी	७	एनेस्थेसीयोलोजी विषयमा स्नातकोत्तर
२	३३/०७७-७८	कन्सल्टेन्ट जनरल फिजिसियन	९	स्वास्थ्य/मेडिसिन	१२	जनरल वा इन्टरनल मेडिसिन विषयमा स्नातकोत्तर

नोट:

- दरखास्त फाराम: यस मन्त्रालयको वेबसाईट mosd.gandaki.gov.np मा दिइएको फाराम डाउनलोड गरी भरेर यस मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
- दरखास्त फारामसँग संलग्न गर्नु पर्ने कागजातहरू:
 - नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो सहितको बायोडाटा, एस.एल.सी. र सो भन्दा माथिका शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपिहरू, नवीकरण गरिएको सम्बन्धित काउन्सिलको प्रमाण-पत्रको प्रतिलिपि र सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभवको प्रमाण पत्र ।
 - दरखास्त साथ पेश गरेको प्रमाणपत्रको प्रतिलिपिको किनारमा दरखास्तवालाले आफै प्रमाणित गरी पेश गर्नु पर्नेछ ।
 - दरखास्त दिने अन्तिम दिनभित्र निर्धारित शैक्षिक योग्यताको प्रमाणपत्र हासिल गरिसकेको हुनुपर्ने छ । समकक्षता खुलाउनु पर्ने आवश्यक भएमा सो खुल्ने कागजपत्र समेत पेश गर्नुपर्नेछ । रित नपुगेको र शर्त सहितको आवेदन दर्ता गरिने छैन ।
 - काम गर्नुपर्ने स्थान: गण्डकी प्रदेश मातहतका अस्पतालहरू । एनेस्थेसीयोलोजिष्ट - पर्वत अस्पताल, पर्वत, मातृशिशु मितेरी अस्पताल, कास्की, संक्रामक तथा सरुवा रोग अस्पताल, कास्की, जिल्ला अस्पताल, स्याङ्जा, दमौली अस्पताल, तनहुँ, लमजुङ अस्पताल, लमजुङ, मध्यविन्दु जिल्ला अस्पताल, नवलपरासी (ब.सु.पू) र फिजिसियन- ११ वटा जिल्ला अस्पतालहरू र संक्रामक तथा सरुवा रोग अस्पताल, कास्की ।
 - दरखास्त दस्तुर: रु १२००/- दरखास्त दस्तुर बुझाएको सक्कलै भौचर आवेदन फारमसाथ पेश गर्नु पर्नेछ ।
- क. बैक खाता नं.- १००००२०१०१०००४ ख. कार्यालयको कोड नं.- ३५०००३९०१४
- ग. कार्यालयको नाम: सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश ग. राजश्व शीर्षक नं.- १४२२४ (परीक्षा शुल्क)
- घ. एकल कोष भएको बैकको नाम: राष्ट्रिय बाणिज्य बैक, पृथ्वीचोक, पोखरा।
५. उम्मेदवार हुनको लागि योग्यता:
 - नेपाली नागरिक हुनुपर्नेछ ।
 - उमेरको हकमा प्रचलित स्वास्थ्य सेवा ऐन, नियमावली अनुसार हुनुपर्नेछ ।
 - भ्रष्टाचार तथा फौजदारी अभियोग सम्बन्धि मुद्दामा अदालतबाट सजाय नपाएको हुनुपर्नेछ ।
 - भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी वर्खास्त नभएको हुनुपर्नेछ ।
६. पदमा रही गर्नु पर्ने कामको विवरण: सम्बन्धित सेवा समूहका सम्बन्धित पदको कार्यविवरणमा उल्लेख भएको कार्यहरू गर्नुपर्नेछ ।
७. परीक्षाको किसिम: अन्तर्वार्ता
८. दरखास्त दिने अन्तिम मिति: २०७८।०१।२२ गते बुधबार कार्यालय समयभित्र । उक्त दिन सार्वजनिक बिदा परेमा सो को भोलिपल्ट सम्म हुनेछ ।
९. विस्तृत सूचना मन्त्रालयको सूचना पाटी वा मन्त्रालयको वेबसाईट mosd.gandaki.gov.np मा हेर्न सकिने छ ।
१०. अन्य कुनै बिषयमा थप जानकारी आवश्यक भएमा प्रशासन शाखाको फोन नं ०६१-५९०२४७ मा सम्पर्क राख्न सकिनेछ ।
११. अन्तर्वार्ताको मिति फोन मार्फत जानकारी गराइनेछ ।



पदपूर्ति तथा सिफारिस समिति

प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय,
गण्डकी प्रदेश, पोखरा

सेवा करारमा चिकित्सक वा स्वास्थ्यकर्मी छनौट सम्बन्धी (चौथो संशोधन)

कार्यविधि, २०७६

सेवा करारमा विशेषज्ञ चिकित्सकको प्रतियोगितात्मक परीक्षाका लागि

हालसालै खिचेको
पासपोर्ट साइजको
फोटो



दरखास्त फाराम

(क) उम्मेदवारले दरखास्त फाराम भरेको पद सम्बन्धी विवरण:

- (१) सूचना/विज्ञापन नं.: (२) आवेदन दिने पद :
(३) तह : (४) सेवा/समुह :

(ख) उम्मेदवारको वैयक्तिक विवरण:

- (१) नाम, थर (देवनागरिकमा) :
(अंग्रेजी ठूलो अक्षरमा) :
(२) नागरिकता नं.: जारी गर्ने जिल्ला: जारी मिति:
(३) जन्म मिति: (४) लिङ्ग:
हालको उमेर: बर्ष महिना दिन
(५) स्थायी ठेगाना:
जिल्ला न.पा./गा.पा. वडा नं. टोल
(६) अस्थायी ठेगाना:
जिल्ला न.पा./गा.पा. वडा नं. टोल
(७) फोन नं.: (८) इमेल ठेगाना:
(९) बाबुको नाम, थर:
(१०) आमाको नाम, थर:
(११) बाजेको नाम, थर:

